

‘मन्त्री, सचिव र सिडियोहरुलाई पनि विपद् सम्बन्धी तालिम आवश्यक’ -गृहमन्त्री खाँण

काठमाडौं, जेठ २८

वैशाख २५ गतेदेखि जारी गोताखोर तालिम (Deep Water Diving Training) आज सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आयोजित एक कार्यक्रमकाबीच माननीय गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा समापन भयो । दश जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी पाँच हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरुलाई कोशी नदी, फेवाताल, कुलेखानीमा अभ्यास गराइएको थियो ।



समापन कार्यक्रममा माननीय गृहमन्त्री खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारीहरु, प्रमुख जिल्ला अधिकारी (सिडियो)हरु लगायतलाई पनि आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । तालिम समापन गरेका प्रशिक्षार्थीहरुलाई **बधाई** दिदै मन्त्री खाँणले अर्को पटकको तालिममा महिला प्रशिक्षार्थी पनि सहभागी गराउन सुझाव दिनुभयो । उहाँले सडक, भवन लगायतका संरचना निर्माण गर्दा संभावित विपद्को जोखिमलाई पनि मध्यनजर गरेर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । स्थापना कालदेखि नै सशस्त्र प्रहरी बलले सिमित साधन स्रोतबाट मानव जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै उहाँले शिक्षालयका लागि आवश्यक स्रोत, साधन, उपकरण, प्रशिक्षकको व्यवस्था प्राधिकरणले गर्नुपर्ने र यसमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।



गृह सचिव टेकनारायण पाण्डेले विपद्का बेला विदेशबाट गोताखोर बोलाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । विपद् तथा महामारी आउनुभन्दा पहिल्यै तयारी भएर बस्न सकिएमा कार्यक्षेत्रमा सधैं सफलता मिल्ने उहाँको धारणा थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालमै गोताखोर उत्पादन हुनु विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य उपलब्धी भएको चर्चा गर्नुहुँदै सवैको समन्वय र सहकार्यमा मात्र विपद् व्यवस्थापनमा लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले नेपालमै गोताखोर उत्पादन गर्न सशस्त्र प्रहरी बलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि थप सहकार्यको अपेक्षा रहेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न चुनौतीकाबीच गोताखोर तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण टिमलाई **बधाई** दिनुहुँदै ज्यान बचाउने सेवाभावका साथ फिल्डमा खटिन निर्देशन दिनुभयो । उहाँले नेपालमा नदी, तालमा भईरहने विपद्मा उद्धारका लागि गोताखोर परिचालन अपरिहार्य रहेको भन्दै गोताखोरहरु निकै कष्ट र जोखिमपूर्ण काममा परिचालन हुने भएकाले उनीहरुका लागि परिपोषणको व्यवस्था गर्न सकिएमा राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक का .सु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अञ्जनीकुमार पोखरेलले गोताखोर जस्तो महत्वपूर्ण तालिम सञ्चालनलाई एउटा अवसरको रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा समेत यस खालका तालिम निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्राधिकरणका सहसचिव रामेश्वर मरहट्टा, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर लम्साल, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवालको पनि उपस्थिति थियो ।

उक्त अवसरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९७ लाख रुपैया बराबरको उद्धार सामग्री हस्तान्तरण गरेको थियो ।



उक्त अवसरमा गोताखोरहरूद्वारा पानीमा डुबेका व्यक्तिहरूको कसरी उद्धार गर्ने, माछा मार्न जाँदा बेपत्ता भएका व्यक्तिको कसरी खोजी गर्ने, घाईतेहरूको कसरी उद्धार गरी प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लगायतका विषयमा त्रिशुली नदीमा प्रदर्शनी(Demonstration) गरेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहयोगमा सशस्त्र प्रहरी बल, नेपालको संयोजनमा तालिम सम्पन्न भएको हो ।